



प्रदेश सरकार  
स्वास्थ्य मन्त्रालय  
स्वास्थ्य कार्यालयः चितवन  
स्वास्थ्य कार्यालयः प्रदेश  
भौरतपुर, चितवन

पत्र संख्या: ०७८। ७९

च.नं.: १४६

मिति: २०७८। ०९। ०९

महिला तथा बाल स्वास्थ्य प्रवर्द्धनका लागि साना अनुदान आयोजनाका लागि

प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ॥

यस कार्यालयको २०७८/७९ को वार्षिक स्वीकृत कार्यक्रम वमोजिम महिला तथा बाल स्वास्थ्य प्रवर्द्धनका लागि साना अनुदान आयोजना कार्यक्रम अन्तर्गत तपशील वमोजिमको आयोजना मध्ये कुनै एक आयोजना संचालनका लागि अनुदान सहयोगको प्रक्रियामा सहभागी हुन इच्छुक रासी नगरपालिका मातहतका स्वास्थ्य आमा समूहसे स्वास्थ्य आमा समूहलाई स्वास्थ्य प्रवर्द्धन प्रविधिको अनुशरणका लागि साना अनुदान सम्बन्धी कार्यविधि, २०७८ को अनुसूची ३- मा तोकिएको ढाँचामा विस्तृत प्रस्ताव यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र स्वास्थ्य शाखामा पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

तपशील :

१. सामुदायिक कुटानी पिसानी मिल स्थापना तथा सञ्चालन,


२. सुधारिएको चुल्हो र फिल्टर व्यवस्थापन

३. पानी ट्यांकिसहितको सफा जुठेल्नो निर्माण।

पेश गर्ने स्थान : सम्बन्धित वडाको स्वास्थ्य संस्था वा स्वास्थ्य शाखा

पेश गर्नुपर्ने समयबिधि: २०७८/०९/०२ ~ २०७८/०९/१६ गते सम्म

(दिपक प्रसाद तिवारी )  
दिपक तिवारी  
दिपक तिवारी  
दिपक तिवारी  
दिपक तिवारी  
दिपक तिवारी  
दिपक तिवारी



अनुसूची - ३  
(दफा ३ को उपदफा (५) सँग सम्बन्धित)

अनुदान प्राप्त गर्ने चाहने स्वास्थ्य आमा समूहले  
पेश गर्नुपर्ने प्रस्तावको ढाँचा

१. आयोजनाको नाम																																																				
२. आयोजनाको उद्देश्य																																																				
३. सहयोगका लागि अनुरोध गरिएका क्षेत्रहरू	<input type="checkbox"/> सामुदायिक कुटानी पिसानी मिल स्थापना तथा संचालन <input type="checkbox"/> सुधारिएको चुल्हो र फिल्टर व्यवस्थापन <input type="checkbox"/> पानी ट्यांकि सहितको सफा जुठेल्नो निर्माण																																																			
४. सहयोगी/साझेदारीहरू (यदि भएमा)	नाम: साझेदारी भूमिका:																																																			
५. लाभान्वितको किसिम र संख्या	अपेक्षित लाभान्वितको किसिम र संख्या: <table border="1" style="width: 100%; border-collapse: collapse; text-align: center;"> <thead> <tr> <th rowspan="2">किसिम</th> <th colspan="2">दलित</th> <th colspan="2">जनजाती</th> <th colspan="2">ब्राह्मण</th> <th colspan="2">अन्य</th> </tr> <tr> <th>म</th> <th>पु</th> <th>म</th> <th>पु</th> <th>म</th> <th>पु</th> <th>म</th> <th>पु</th> </tr> </thead> <tbody> <tr> <td>प्रत्यक्ष</td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> <tr> <td>अप्रत्यक्ष</td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> <tr> <td>जम्मा</td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table> जम्मा लाभग्राही घरधुरी संख्या:								किसिम	दलित		जनजाती		ब्राह्मण		अन्य		म	पु	म	पु	म	पु	म	पु	प्रत्यक्ष									अप्रत्यक्ष									जम्मा								
किसिम	दलित		जनजाती		ब्राह्मण		अन्य																																													
	म	पु	म	पु	म	पु	म	पु																																												
प्रत्यक्ष																																																				
अप्रत्यक्ष																																																				
जम्मा																																																				
६. आयोजना अवधि	शुरु हुने अपेक्षित मिति: सम्पन्न हुने अपेक्षित मिति: साना अनुदान सँग माग गरीएको रकम रु:																																																			
७. अनुमानित लागत र सो को श्रोत	अन्य साझेदारी/सहयोगीले व्यहोर्ने रु: व्यक्ति/घर स्वयंले व्यहोर्ने रु: कुल अनुमानित रकम रु:																																																			
८. आयोजना कार्यान्वयनका क्रियाकलापहरू, परिणाम र प्रतिफल:																																																				

क्र सं.	क्रियाकलापहरु	परिमाण	समयावधि	अपेक्षित प्रतिफल

९. वर्तमानको समस्याबारे उल्लेख गर्ने (जस्तैः धान, मकै, कोदो पिस्न टाढा जान पर्ने, खाना पकाउन बढी समय लाग्ने, धुँवा निसासिने, खानेपानीको समस्या, सरसफाई सँग सम्बन्धित समस्या, )

१०. आयोजना संचालनबाट हुने फाईदा:

११. आयोजना समाप्ति पश्चात मर्मत सम्भार र दीर्घकालीन संचालन को संक्षिप्त योजना:

प्रस्ताव पेश गर्ने:

आमा समूहको नामः

अध्यक्षको नामः

आमा समूहको अध्यक्षको इस्तखतः

सम्पर्क नम्बरः

सिफारिस गर्ने:

बडा अध्यक्षको नामः

बडा अध्यक्षको दस्तखतः

### अनुसूची -४

(दफा ३ को उपदफा (५) सँग सम्बन्धित)

प्रस्ताव पेश गर्दा संलग्न गर्नु पर्ने कागजात

१. स्वास्थ्य आमा समूहका सदस्यको नाम सहित स्थानीय स्वास्थ्य संस्था प्रमुखले स्वास्थ्य आमा समूह हो भनी प्रमाणित गरेको पत्र ।
२. स्वास्थ्य आमा समूहले आयोजना माग गर्ने निर्णयसँग सम्बन्धित बसेको बैठकको प्रतिलिपि ।
३. समूहका सबै सदस्यले प्रयोग गर्न पाउने गरी सामुदायिक कुटानी पिसानी केन्द्र रहने जरगा/घरधनीसँगको सम्झौता पत्र ।
४. सहयोगी/साझेदारी संस्था भए सुनिश्चितताको लागि आशयपत्र ।

### स्वास्थ्य आमा समूहको सदस्यको संक्षिप्त विवरण

१. आमा समूहको नामः
२. जम्मा सदस्य संख्या:
३. गर्भवती सदस्य संख्या:
४. ५ वर्ष सम्मका बालबालिकाको घरका सदस्यः
५. गत आर्थिक वर्षमा आमा समूहको बैठक बसेको पटकः
६. विगतमा कुनै अनुदान प्राप्त गरेको भए त्यसको विवरणः